

Psa

Chapter 5

Nepali Interlinear

Reference: Nepali ERV

1
בִּינָה בְּיָהוָה הַאֲזִינָה אִמְרֵי לְדָרוֹךְ מִזְמוֹר הַנְּחִילֹת אֶל-לְמַנְצֵךְ
बुझ्नुहोस् हे-परमप्रभु कान-थाप्नुहोस् मेरा-वचनहरू दाऊदको भजन बाँसुरीहरूमा माथि सङ्गीत-निर्देशकको-लागि
H0995 H3068 H0238 H0561 H1732 H4210 H5155 H0413 H5329

הִנֵּנִי
मेरो-मनन
H1901

हे परमप्रभु, मेरो वचनहरू सुन्नुहोस् र बुझ्नुहोस् मैले के भन्न खोजिरहेको छु।

2
: אֶתְפִּלָּא אֱלֹהֵי כִי-וְאֵלֹהֵי מַלְכֵי שׁוֹעֵי לְקוֹל הַתְּהַשְׁבֵּה
म-प्रार्थना-गर्छु तपाईंसँग किनभने र-मेरा-परमेश्वर मेरो-राजा मेरो-पुकारको स्वरमा ध्यान-दिनुहोस्
H6419 H0413 H0430 H4428 H7773 H7181

हे मेरा राजा, हे मेरा परमेश्वर, मेरो प्रार्थना सुनिदिनु होस्।

3
: וְאַצְפֵּחַ לְךָ אֲעָרֶךָ בְּקֶרֶךְ קוֹלֵי תִשְׁמַע בְּקֶרֶךְ יְהוָה
र-पखिन्छ तपाईंको-लागि म-तयार-गर्छु बिहानी मेरो-स्वर तपाईंले-सुन्नुहुन्छ बिहानी हे-परमप्रभु
H6822 H1242 H8085 H1242 H3068

हे परमप्रभु, प्रत्येक बिहान, म आफ्ना उपहारहरू तपाईंको समक्ष राख्दछु, र तपाईंको सहयोग खोज्दछु। अनि प्रत्येक बिहान तपाईंले मेरो प्रार्थना सुन्नुहुन्छ।

4
: רַע יִגְרַע לָא אֲתַח דוּשַׁע חָפֵץ אֶל-לָא כִי
दुष्टता तपाईंसँग-बस्नेछ होइन तपाईं दुष्टतामा आनन्दित-हुन्न परमेश्वर होइन किनभने
H3808 H7562 H2655 H0410 H3808

हे परमेश्वर, तपाईंको नजिक दुष्ट मानिसहरू भएको तपाईं मन पराउनु हुन्न। तिनीहरू तपाईंको आदर गर्दैनन्।

5
: אֲוֹן פְּעִלֵי כָל-שָׁזָאָתָ עֵינָיו לְגִגְרָה הָוֹלְלִים יִתְנַצְּבוּ לָא-
अधर्मको अधर्म-गर्नेहरूलाई सबै तपाईंले-घृणा-गर्नुहुन्छ तपाईंको-आँखाको अगाडि घमण्डीहरू खडा-हुन्छन् होइन
H0205 H6466 H3605 H8130 H2962 H3320 H3808

मूर्खहरू तपाईंको नजिकै आउन सक्तैनन्। तपाईंले अधर्मी काम गर्नेहरूलाई घृणा गर्नुहुन्छ।

6
: יְהוָה וִיתְעַב וּמְרִמָּה אִישׁ-כָּנָב דְּבָרֵי הַאֲבָר
परमप्रभुले घृणा-गर्नुहुन्छ र-छली-गर्नेलाई बहाउने रक्त झूटका झूट-बोल्नेहरूलाई नाश-पार्नुहुन्छ
H3068 H8581 H4820 H1818 H0376 H3577 H1696 H0006

जसले झूटो बोल्दछ त्यसलाई नष्ट गर्नुहुन्छ। तपाईंले ती मानिसहरूलाई घृणा गर्नुहुन्छ जसले अन्य मानिसहरूलाई चोट पुर्याउने गुप्त योजनाहरू बनाउँछन्।

7
: קָדְשׁ הַיְכָל-אֶל-אֲשַׁתְּחֹנָה בֵּיתָא אֲבוֹא קִסְרָה בְּרַב וְאֵנִי
तपाईंको-पवित्रको पवित्र-मन्दिर तिर म-दण्डवत्-गर्छु तपाईंको-घरमा पस्नेछु तपाईंको-कृपाले प्रशस्त तर-म
H6944 H1964 H0413 H7812 H0935 H7230 H0589

בֵּיתְךָ אֲתָמָה
तपाईंको-भयमा
H3374

तर परमप्रभु, तपाईंको मन्दिरअघि म दण्डवत् गर्नेछु।

(הַיְשָׁר)	[הוֹשֵׁר]	שׁוֹרְרִי	לְמַעַן	בְּצַדְקָתְךָ	נִגְנִי	וַיְהוּה	8
सोझो-पार्नुहोस्	[सोझो-पार्नुहोस्]	मेरा-शत्रुहरूको	कारणले	तपाईंको-धार्मिकतामा	डोयाउनुहोस्-मलाई	हे-परमप्रभु	
H3474	H3474	H8324	H4616	H6666	H5148	H3068	

רַבָּקָה :
तपाईंको-बाटो
[H1870](#)

לְפָנַי
मेरो-अगाडि
[H6440](#)

हे परमप्रभु! मेरा शत्रुहरूले कतै म गल्ती गर्छु कि भनी हेरिरहेका छन्। यसकारण मलाई ठीक काम गर्न सजिलो पारिदिनु होस्।

גְּרוֹנָם	פְּתוּחָ	קִבְרָה	תְּנוּת	קִרְבָּם	נְכוֹנָה	בְּפִיָּהּ	אֵין	כִּי	9
तिनीहरूको-घाँटी	खुल्ला	खुल्ला-चिहानजस्तो	विनाश	तिनीहरूको-भित्र	सत्यता	तिनीहरूको-मुखमा	छैन	किनभने	
H1627		H6913	H1942	H7130		H6310	H0369		

יְחִיקוּן :
चिक्ने-बनाउँछन्

לְשׂוֹנָם
तिनीहरूको-जिब्रोले
[H3956](#)

ती मानिसहरू सत्य बोल्दैनन्। तिनीहरू झूटा छन् तिनीहरू सत्य बड्ग्याउँछन्। तिनीहरूका मुख खाली चिहान जस्ता छन्। तिनीहरू अरूहरूलाई फसाउनको लागि मात्र मिठो बोल्दछन्।

בְּשֵׁעֵיהֶם	בְּרַב	מְנוּעֵצוֹתֵיהֶם	יִפְלוּ	אֶל־הֵימָּ	הַאֲשִׁימִים	10
तिनीहरूका-अपराधहरूले	प्रशस्त	आफ्नै-योजनाहरूबाट	तिनीहरू-खसून्	हे-परमेश्वर	दोषी-ठहर्नुहोस्	
H6588	H7230	H4156	H5307	H0430	H0816	

בָּ :
तपाईंको-विरुद्धमा

מָרוּ
तिनीहरूले-विद्रोह-गरेका-छन्
[H4784](#)

כִּי
किनभने

הִרְיָמוּ
तिनीहरूलाई-निकाल्नुहोस्
[H5080](#)

हे परमेश्वर, तिनीहरूलाई दण्ड दिनुहोस्! तिनीहरूले थापेको पासोमा आफैं परून्। ती मानिसहरूले तपाईंको विरुद्धमा विद्रोह गरे, यसर्थ तिनीहरूको धेरै अपराधहरूको लागि दण्ड दिनुहोस्।

עֲלִימוּ	וְהִסְתָּ	יִרְגְּנוּ	לְעוֹלָם	בְּךָ	חֹסֵי	כָּל-	וַיִּשְׁמְחוּ	11
तिनीहरूमाथि	र-तपाईंले-ढाक्नुहोस्	तिनीहरू-गाउन्	सदासर्वदा	तपाईंमा	शरण-लिनेहरू	सबै	र-आनन्दित-होउन्	
			H5769		H2620	H3605	H8055	

שְׂמָחָ :
तपाईंको-नामलाई

אֶהְבֵּי
प्रेम-गर्नेहरू

בְּךָ
तपाईंमा

וַיִּעֲלָצוּ
र-उल्लासित-होउन्
[H5970](#)

तर जसले तपाईंमाथि भरोसा राख्दछन् तिनीहरू सुखी रहून्। तिनीहरू अनन्त सुखी रहून्। परमेश्वर, जसले तपाईंको नाउँलाई प्रेम गर्दछन् तिनीहरूको रक्षा गर्नुहोस् अनि शक्ति दिनुहोस्।

תַּעֲטִירֵנוּ :	רַצוֹן	כְּצִנָּה	וַיְהוּה	צְדִיק	תְּבַרְךָ	אֲתָהּ	כִּי	12
उहाँलाई-धेरैहुन्छ	कृपाले	ढालजस्तो	हे-परमप्रभु	धर्मीलाई	आशिष-दिनुहुन्छ	तपाईंले	किनभने	
	H7522		H3068	H6662	H1288			

हे परमप्रभु, धार्मिक मानिसहरूलाई तपाईंले आशीर्वाद दिनुहुन्छ। तिनीहरू प्रति तपाईंको दया तिनीहरूको निम्ति ढाल झैं छ।